

Vihreät De Gröna

तपाईंले किन २०२१ मा भोट दिने?

के तपाईंलाई तुर्कुमा फिनिश नगरपालिका निर्वाचनहरूमा तपाईं फिनिश नागरिक नभएपनि मतदानमा सहभागिता हुन पाउनुहुन्छ भन्ने थाहा छ? तपाईं तुर्कुमा दर्ता हुनु भएको छ भने मतदान हुने दिन कम्तिमा पनि १८ वर्ष पुगेको भए भोट दिन पाउनुहुन्छ |

- १ . अथवा तपाईं युरोपियन युनियन, नर्वे र आइसल्यान्डको नागरिक भएपनि भोट दिन पाउनुहुन्छ |
२. अथवा तपाईं अन्यत्रको नागरिक भएपनि र फिनल्याण्डमा दुई वर्ष वा बढी बसेको भए भोट दिन पाउनुहुन्छ |

यी निर्वाचनहरू धेरै महत्वपूर्ण छन्। यो तुर्कु शहर असंख्य महत्वपूर्ण सेवाहरू जस्तै प्रत्येकलाई असर गरिराखेको हुन्छ, जवाफदेही हुन्छ। यी सेवाहरूमा स्वास्थ्य सेवा, स्कूल सेवाहरू, केटाकेटीहरूको हेरचाह, सार्वजनिक यातायात, सडक सञ्जाल, ग्रामीण योजना, पुस्तकालयहरू, पार्क र यस्तैयस्तै सेवाहरू पर्दछन्।

तुर्कु शहर परिषद त्यो अङ्ग हो जसले तुर्कु शहर के हो, कस्तो देखिनुपर्छ र अनुभव गरिन्छ भन्ने कुरा निर्णय गर्दछ। यसले तुर्कुमा सबै ठूला निर्णयहरू गर्दछ जस्तै

- नयाँ स्कूलहरू कहाँ बन्नु पर्दछ?
- के स्वास्थ्य सेवा निशुल्क हुनुपर्दछ?
- कर दर कति उच्च हुनुपर्दछ?
- र यस्तै अरु कुराहरू पनि

यो शहर परिषद प्रत्येक चार - चार वर्षमा नगरपालिका निर्वाचनहरूमा प्रजातान्त्रिक तरिकाले चुनिन्छन्। यसको अर्को निर्वाचनहरू जुन १३, २०२१ मा हुनेछ।

यदि तपाईं योग्य भए तपाईंले यसको सम्पूर्ण जानकारी हुलाक द्वारा स्वतः निर्वाचनको एक महिनाअगाडि पाउनुहुनेछ | बढी जानकारीकोलागि यसको आधिकारिक वेबपृष्ठ (अंग्रेजिमा मात्र) हेर्नुहोला:

<https://vaalit.fi/en/right-to-vote-and-compilation-of-the-voting-register>

तपाईंले दी ग्रीन्सलाई किन भोट दिने?

दी ग्रीन्स (Vihreät)वर्तमानमा तुर्कुको दोस्रो ठूलो पार्टी हो। हाम्रो पार्टी समानता, प्रकृति, हावापानी, शिक्षा, स्वास्थ्य रक्षा, पारदर्शिता र खुलापन चाहने पार्टी हो।

हाम्रो सबैभन्दा महत्वपूर्ण सरोकारहरु निम्नलिखित हुन्:

- यो शहरले हावापानीको रक्षा गर्नुपर्छ। यसको लागि धेरै बलियो र प्रभावकारी सार्वजनिक यातायात प्रणाली जसले साइक्लिड र पैदलयात्रा भरथेग गर्दछ।
- यो शहरले प्राकृतिक मूल्यको रक्षा गर्नुपर्दछ। प्रत्येकलाई यो शहर भित्र पनि प्रकृतिसँग पहुँच भएको हुनुपर्दछ।
- यो शहर पर्याप्त ध्यान पुर्याएर बनेको हुनुपर्छ तर हरियाली र राम्रो पनि हुनुपर्दछ।
- प्रत्येकलाई गुणात्मक शिक्षाको समान पहुँच हुनुपर्दछ। यहाँ प्रशस्त शिक्षकहरु र स्कुलहरुको लागि प्रशस्त आर्थिक कोष हुनुपर्दछ।
- तुर्कु फिनल्याण्डमा अतिउत्तम विद्यार्थीहरुको शहर हुनुपर्दछ।
- विदेशमा जन्मेका आप्रवासी तथा गैर कागजी शरणार्थीहरु समेत सबैलाई सामाजिक तथा स्वास्थ्य सेवाहरु प्राप्त भएको हुनुपर्दछ।
- यो शहरले जसलाई प्रशस्त सहयोगको दरकार पर्दछ सहयोग गर्नुपर्दछ, जस्तै वृद्ध, जवान, मानसिक सन्तुलन गुमाएकाहरु अथवा नशावाल, विदेशमा जन्मेका आप्रवासीहरु जसले अहिलेसम्म फिनिश भाषा राम्रोसँग बोल्न जानेका छैनन्।
- संस्कृति र खेलकुद जून असल र राम्रो जीवनको लागि आवश्यक पर्दछ उपलब्ध गराउनुपर्दछ।
- अर्थव्यवस्था, नागरिक स्वास्थ्य र समस्याहरु अरु खर्चिलो समस्याहरु बन्नु भन्दा अगाडी नै स्वास्थ्यकर हुनुपर्दछ।
- यो शहरले कसरी करदाताको कोष प्रयोग भइरहेको छ भनी देखाउन सक्ने गरी खुला हुनुपर्दछ।
- यो शहरले सबै किसिमका बासिन्दाहरुलाई रोजगारी प्रदान गर्ने कम्पनीहरुलाई आकर्षित र सहयोग गर्नुपर्दछ।